

मास्क अनिवार्य लगाउन पर्ने सम्बन्धी महत्वपूर्ण जानकारी

○ यस्तो बेलामा मास्क अनिवार्यरूपमा लगाउन सल्लाह दिन्छौं ।

- (बन्द स्थान) सधैं मास्क लगाउने
- (खुला स्थान) ❶ सभा, प्रदर्शनी, कार्यक्रम, आदिमा धेरै मानिस भेला भएमा भौतिक दूरी कायम भएपनि नभएपनि मास्क लगाउने

❷ अरु व्यक्तिसँग २ मिटरभन्दा बढीको भौतिक दूरी कायम गर्न गाह्रो भएमा मास्क लगाउने

❸ पहिचान नखुलेका धेरै मानिसले प्रयोग गर्ने गरेको कारण संक्रमण बढ्ने डर उच्च भएको, उच्च जोखिम समूह धेरै भएको कारण संक्रमण रोक्न आवश्यक भएका ठूला स्थानहरूमा मास्क प्रयोग नगरेमा १ लाख वनभन्दा कमको जरिवाना लाग्न सक्ने छ ।

○ यस्तो बेला मास्क नलगाएपनि हुन्छ ।

- (बन्द स्थान) घर, आफ्नो कार्यालय, आदि जस्ता स्पेस छुट्याइएका स्थानमा एकलै हुदा, बाहिरका मान्छे बिना परिवार वा आफूसँग बस्ने व्यक्ति सँगै भएको बेला
- (खुला स्थान) खुला स्थानमा अर्को व्यक्तिसँग २ मिटरभन्दा बढीको भौतिक दूरी कायम गर्न सम्भव भएमा (जगिङ्ग, पार्कमा घुम्दा, आदि)
- (इत्यादि) मास्क लगाएर गर्न गाह्रो हुने कृयाकलाप गर्दा (खाना खादा, पौडि खेल्दा, नुहाउदा, मुख धुदा, दाँत माभ्दा, कार्यक्रम, खेलमा, आदि)

<मास्क प्रयोग सम्बन्धी प्रशासनिक आदेश अनुसारको जरिवानाको मापदण्डबारे जानकारी>

○ प्रशासनिक आदेश तथा जरिवाना लाग्ने व्यक्ति र अवधि

- (कानुनी आधार)संक्रामक रोग नियन्त्रण ऐनको दफा ४९ (संक्रामक रोग रोकथामका उपाय), दफा ८३ (जरिवाना)
- (प्रशासनिक आदेशको अवधि) संक्रामक रोगको संकट चेतावनी स्तर “सतर्क, खतरा” चरणबाट प्रशासनिक आदेशको अधिकार भएकाले (स्वास्थ्य मन्त्री, रोग नियन्त्रण महाशाखाका निर्देशक, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख वा गाउँपालिका अध्यक्ष) आवश्यक भनि स्वीकारेको अवधि भरि
- (जरिवाना) १ महिना को परीक्षण अवधि(२०२०.१०.१३ ~ २०२०.११.१२) पश्चात २०२० नोभेम्बर १३ तारिखबाट जरिवाना लाग्ने

※ नियम उल्लङ्घन गर्दा समातिएमा शुरुमा सो व्यक्तिलाई मास्क लगाउन निर्देशन गर्ने, भनेको नमाने जरिवाना लाग्ने

- (जरिवाना रकम) नियम उल्लङ्घन गर्ने व्यक्तिलाई १ लाख वनभन्दा कम, व्यवस्थापक वा सञ्चालकलाई ३० लाखभन्दा कम (पहिलो पल्ट १५ लाख वन, दोस्रो पल्टभन्दा बढी उल्लङ्घन गरेमा ३० लाख वन)
- (मास्कका प्रकार) स्वास्थ्य मास्क (KF94, KF80 ,आदि), नाक, मुखबाट निस्कने छिट्टा छेक्ने मास्क (KF-AD), शल्यक्रिया गर्दा प्रयोग गर्ने मास्क, मुख र नाक छोप्ने कपडा(सुती)को मास्क, एक पल्टमात्र प्रयोग गर्न मिल्ने मास्क लगाउने
* फिल्टर, भल्भ भएको मास्क, स्कार्फ, आदि कपडाले मुख छोप्ने कार्य मान्य हुने छैन ।

- (प्रयोग गर्ने तरिका) मास्कले मुख र नाक राम्ररी छोपिने गरि प्रयोग गर्ने

* मास्क, प्रयोग नगरेमा वा मास्क प्रयोग गरेतापनि मुख र नाक राम्ररी नछोपिएमा नलगाएको ठहर गरिने छ ।

- (जरिवाना लाग्ने स्थान) ※ तलका स्थानहरूमा सामूहिकरूपमा लागु हुने भएतानि कोरोना संक्रमणको स्थिति, आदिलाई मध्य नजर राख्दै प्रशासनिक क्षेत्रीय कार्यालयबाट अन्य स्थानहरू थप हुन सक्ने (सम्बन्धित प्रशासनिक क्षेत्रको निर्देशन जाँच गर्ने)

| जरिबाना लाग्ने स्थान | जरिबाना लाग्ने व्यक्ति |
|---|---|
| मार्ट, सिनेमा हल, रेस्टुराँ, आदि जस्ता व्यवसाय ※ भौतिक दूरी कायमका उपायमा परिवर्तन भएमा मिलाउन सकिने | भौतिक दूरी कायम गर्न भनि भनिएका व्यवसाय, आदिका व्यवस्थापक (संचालक) र प्रयोगकर्ता |
| सार्वजनिक यातायात | बस, सववे, ट्याक्सी, आदि सार्वजनिक यातायातका प्रयोगकर्ता |
| च्यली, प्रदर्शनी स्थल | धेरै मानिसहरु भेला गर्ने च्यलीको व्यवस्थापक (आयोजक) र प्रयोगकर्ता (सहभागी) |
| स्वास्थ्य संस्था, औषधि पसल | स्वास्थ्य संस्था, औषधि पसलका व्यवस्थापक (संचालक) र प्रयोगकर्ता |
| विरामी, ज्येष्ठ नागरिक हेरचाह गर्ने ठाउँ, दिवा वा रात्रीको समयमा हेरचाह गर्ने ठाउँ | भर्ना भएका वा प्रयोगकर्ता हेरचाह गर्ने व्यवस्थापक (संचालक) र कामदार |
| धार्मिक स्थल | धार्मिक स्थलको व्यवस्थापक (संचालक) र प्रयोगकर्ता |
| इन्डोर स्टेडियम | इन्डोर स्टेडियमको व्यवस्थापक (संचालक) र प्रयोगकर्ता |
| उच्च जोखिम भएका कार्यस्थल | उच्च जोखिम भएका कार्यस्थल (परामर्श केन्द्र, वितरण केन्द्र)का व्यवस्थापक (संचालक) र प्रयोगकर्ता |
| क्षेत्रीय प्रशासनिक कार्यालयमा निवेदन दिएको, सम्झौता भएको ५०० भन्दा बढीको भेला वा कार्यक्रम | क्षेत्रीय प्रशासनिक कार्यालयमा निवेदन दिएको, सम्झौता भएको ५०० भन्दा बढीको भेला, वा कार्यक्रमको व्यवस्थापक (संचालक) र प्रयोगकर्ता (सहभागी) |

* प्रयोगकर्ता भन्नाले सम्बन्धित स्थलको व्यवस्थापक, संचालक, कामदार, आदि आउने जाने सम्पूर्ण व्यक्ति भन्ने अर्थ लाग्दछ ।

○ (जरिबाना नलाग्ने व्यक्ति वा अवस्था)

| | |
|-------------------------|--|
| जरिबाना नलाग्ने व्यक्ति | <ul style="list-style-type: none">• १४ वर्ष पुरा नभएका व्यक्ति• अरुको सहयोग बिना मास्क लगाउन र फुकाउन नसक्ने मस्तिष्क वा मानसिक अङ्ग सम्बन्धी रोग भएका वा बौद्धिक अपाङ्गता भएका व्यक्ति• श्वास प्रश्वासका रोग, आदि भएको कारण मास्क प्रयोग गर्दा गाह्रो हुन्छ भनि चिकित्सकीय राय पाएका व्यक्ति |
| जरिबाना नलाग्ने अवस्था | <ul style="list-style-type: none">• खाना खादा वा पेय पदार्थ पिउदा• पौडि खेल्ने ठाउँ, मोक्योकथाङ्ग, आदिमा पानी भित्र रहदा• मुख धुदा, दाँत माभ्दा, आदि व्यक्तिगत सरसफाईका कार्यहरु गर्दा• स्वास्थ्य जाँच, शल्यक्रिया, उपचार, औषधि दिने, आदि चिकित्सकीय कार्य गर्दा मास्क लगाउन गाह्रो हुदा• अनुहार देखाउन पर्ने कार्यक्रम (मञ्चमा रहदासम्ममा सिमित), प्रसारण (कार्यक्रम खिच्दामा सिमित, युट्युव, आदि व्यक्तिगत प्रसारणचारि व्यक्तिगत स्थानमा सिमित) तथा फोटो खिच्दा (कार्यक्रम, आदि औपचारिक खिचाइमा सिमित), साङ्केतिक भाषा अनुवादन गर्दा• खेलाडीले खेल खेल्दा, वाद्यवादकले कार्यक्रम, प्रस्तुती गर्दा• वैवाहिक कार्यक्रममा बेहुला, बेहुली र दुवैपट्टिका आमाबुवाले कर्मकाण्ड गर्दा• काम गर्दा मास्कले सुरक्षितरूपमा काम गर्न बाधा पुर्‍याउने डर (विमान चालक, आदि) भएमा• स्वयं व्यक्ति हो होइन भनि पहिचान गर्न मास्क फुकाउनै पर्दा |